



संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग
PERMANENT MISSION OF NEPAL TO
THE UNITED NATIONS
GENEVA

प्रेस बिज्ञप्ति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री गोकर्ण राज बिष्टले कोलम्बो प्रोसेस (CP) को अध्यक्षको हैसियतले आज अपरान्ह कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरूका श्रममन्त्री तथा प्रतिनिधिहरूको लागि आयोजित luncheon-meeting लाई सम्बोधन गर्नु भयो | उक्त बैठकमा आगामी दिनमा कोलम्बो प्रोसेसको भूमिका कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो |

सन् २०१७ को सेप्टेम्बर १३-१४ मा काठमाडौंमा सम्पन्न भएको CP कार्यशालाले Global Compact on Migration (GCM) को zero draft को निमित्त तयार पारेको संयुक्त सुझावहरूलाई GCM को पछिल्लो अन्तर-सरकारी बार्तामा पनि समाविष्ट भएबाट कोलम्बो प्रोसेसको सान्दर्भिकता अझै बढेको बताउनु भयो | उक्त अवसरमा माननीय मन्त्रीज्यूले नेपालले रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा थालिएका सुधारको बारेमा प्रकाश पार्दै आप्रवासी कामदारका लागि वित्तीय साक्षरताका साथै वित्तीय समावेशीकरणको आवश्यकता रहेको तर्फ समेत इंगित गर्नु भयो |

क्षेत्रीय सहयोग र सम्बादको महत्व बारे प्रकाश पार्दै आपसी समझदारी द्वारा आप्रवासनको क्षेत्रलाई थप ब्यबस्थित गर्न यस क्षेत्रलाई सबै सम्बद्ध पक्षलाई लाभदायक बनाउने गरी कार्यक्रम अघि बढाउन जोड दिनु भयो | साथै, उहाँले दक्षिण- दक्षिण आप्रवासी रोजगारीमा जाने कामदारको हकहित सुनिश्चित गर्नका लागि CP मुलुकहरू द्वारा श्रम सम्झौताको साझा प्रारूप विकास गर्न सकिने सम्भावना औल्याउनु भयो | आगामी नोवेम्बर भित्रमा कोलम्बो प्रोसेसको श्रम मन्त्रिस्तरीय बैठक काठमाडौंमा आयोजना गर्ने सोचका साथ नेपालले कार्य गरिरहेको उल्लेख गर्नु भयो|



संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग
PERMANENT MISSION OF NEPAL TO
THE UNITED NATIONS
GENEVA

छलफल कार्यक्रमको सुरुमा नेपालको स्थायी नियोग जेनेभाकाका लागि स्थायी प्रतिनिधि/ राजदुत महामहिम श्री दीपक धिताल आमन्त्रित सम्पूर्ण अतिथि वर्गलाई हार्दिक स्वागत गर्नु भएको थियो ।

माननीय श्रम मन्त्रीज्यूको तर्फ बाट महामहिम राजदूतज्युले आयोजना गर्नु भएको उक्त luncheon meeting मा कोलम्बो प्रोसेस सदस्य राष्ट्रहरु भारत, श्रीलंका, पाकिस्तान, भिएतनाम, कम्बोडिया, थाइलेड, अफगानिस्तान, बंगलादेश, फिलिपिन्स का श्रममन्त्री / ILC का लागि प्रतिनिधिमण्डल-प्रमुख, राजदुत/स्थायी प्रतिनिधिहरु तथा अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै, उक्त बैठकमा श्रम सचिब लगायत नेपाली प्रतिनिधि मण्डलका अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

माननीय मन्त्रीज्यूले आज बिहान १०७ औं श्रम सम्मेलनको शिलशिलामा श्रम सम्बन्धित साझा हितका बिषयमा छलफल गर्न आयोजित असंलग्न अभियान (NAM) मन्त्रिस्तरीय बैठक तथा अपरान्ह Asia-Pacific मन्त्रिस्तरीय बैठकमा सम्बोधन गर्नुभयो ।

NAM को मन्त्रिस्तरीय बैठकमा बोल्दै माननीय मन्त्रीज्यूले असंलग्न अभियानको सिदान्त तथा उद्देश्य नेपालको संबिधानमा समेत समावेश गरिएको र उक्त सिदान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको जनाउनु भयो । सो अवसरमा माननीय मन्त्रीज्यूले युवाहरुका लागि रोजगारी सिर्जना गर्न असंलग्न राष्ट्रहरुबीच आपसी सहयोग, लगानी प्रबर्धन, प्रबिधि हस्तान्तरण जस्ता क्षेत्रमा सहयोग र समझदारी अभिवृद्धि गर्नु पर्ने आवश्यकता माथि जोड दिनु भयो । नेपालले समावेशी र समन्यायिक शासन प्रणालीद्वारा न्यायपूर्ण समाज र लैंगिक समानता सुनिश्चित गर्ने प्रयास गरिरहेको बताउनु भयो ।



संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग
PERMANENT MISSION OF NEPAL TO
THE UNITED NATIONS
GENEVA

त्यसैगरी श्रम सम्मेलनकै शिलशिलामा आयोजित Asia-Pacific Ministerial बैठकलाई सम्बोधन गर्दै माननीय मन्त्रीज्यूले एशिया-प्रशान्त क्षेत्रका मुलुकहरुमा बढ्दो बुढ्यौली तथा युवा बेरोजगारीको दोहोरो समस्यालाई दृष्टिगत गरी श्रम बजारलाई ब्यबस्थित गर्न रोजगारीका अवसरहरुमा सहज पहुँचको व्यवस्था हुनु पर्ने तथा मर्यादित काम (decent work) का सिदान्त अनुकुल सुरक्षित आप्रवासनका लागि साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नु भयो ।

श्रमिकहरुको आधारभूत अधिकारको प्रत्याभूति र सामाजिक न्याय सहितको समृद्धिको लागि पारस्परिक समझदारीको आवश्यकता रहेको तर्फ जोड दिँदै नेपाल सदैब सुरक्षित र नियमित आप्रवासनको पक्षमा रहेको उल्लेख गर्नु भयो । कामको जगत (world of work) मा समानता र विश्वव्यापी न्याय स्थापित गर्नका लागि सहकार्य गर्नु पर्ने आवश्यकता समेत औँल्याउनु भयो ।

५ जून २०१८

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, जेनेभा।